

Branch :  
शाखा :

Customer No.  
ग्राहक नं.

Account No.  
खाता नं.

Date:  
मिति:

Account Class  
खाता वर्ग

(FOR BANK'S USE ONLY)

Customer Name ग्राहकको नाम	Mr./Mrs./Ms. श्रीमान/श्रीमती/सुश्री	<input type="text"/>				
		First	Middle	Last		
Minor: नाबालक	<input type="checkbox"/> Yes हो	<input type="checkbox"/> No हैन	Gender: लिंग	<input type="checkbox"/> Male पुरुष	<input type="checkbox"/> Female महिला	
				<input type="checkbox"/> Others अन्य	<input type="text"/>	
Marital Status: वैवाहिक अवस्था	<input type="checkbox"/> Married विवाहित	<input type="checkbox"/> Unmarried अविवाहित	<input type="checkbox"/> Other अन्य	PAN Number: स्थायी लेखा नम्बर		<input type="text"/>
Date of Birth जन्ममिति	<input type="text"/> <input type="text"/> <input type="text"/> <input type="text"/> <input type="text"/> <input type="text"/>	ई.सं.(AD) वि.सं.(BS)	<input type="checkbox"/>	Nationality राष्ट्रियता		<input type="text"/>
Citizenship No नागरिकता प्र.प.नं.	<input type="text"/>	Issue Date जारी मिति	<input type="text"/> <input type="text"/> <input type="text"/> <input type="text"/> <input type="text"/> <input type="text"/>	ई.सं.(AD) वि.सं.(BS)		<input type="checkbox"/>
Passport No राहदानी नं.	<input type="text"/>	Issue Date जारी मिति	<input type="text"/> <input type="text"/> <input type="text"/> <input type="text"/> <input type="text"/> <input type="text"/>	Issued District जारी भएको जिल्ला	<input type="text"/>	
Detail of other Identification (ID): Name & address of ID document issuing office						
अन्य परिचयको विवरण :		परिचय सम्बन्धि कागजात जारी गर्ने कार्यलयको नाम र ठेगाना <input type="text"/>				
ID Document No. परिचय पत्र नं.	<input type="text"/>	Issue Date जारी मिति	<input type="text"/> <input type="text"/> <input type="text"/> <input type="text"/> <input type="text"/> <input type="text"/>	ई.सं.(AD) वि.सं.(BS)	<input type="checkbox"/>	
				Type of ID Document परिचय पत्रको किसिम	<input type="text"/>	
Educational Qualification शैक्षिक योग्यता	<input type="checkbox"/> Illiterate अशिक्षित	<input type="checkbox"/> Literate साक्षर	<input type="checkbox"/> SLC एस.एल.सी	<input type="checkbox"/> Graduate स्नातक	<input type="checkbox"/> Post Graduate स्नातकोत्तर	
				<input type="checkbox"/> Others अन्य	<input type="text"/>	

Family Details पारिवारिक विवरण					
S.No. क्र.सं.	Relation नाता	Name, Surname नाम, थर	Citizenship Cert. No. नागरिकता प्रमाणपत्र नं.	Issue Date जारी मिति	Issued District जारी भएको जिल्ला
1.	Spouse श्रीमान/श्रीमती				
2.	Father बुबा				
3.	Mother आमा				
4.	Grand Father हजुरबुबा				
5.	Grand Mother हजुरआमा				
6.	Son/Daughter छोरा/छोरी	1. 2. 3. 4. 5.			
7.	Daughter in Law बुहारी (छोराको श्रीमती)				
8.	Father in Law/ससुरा (विवाहित महिलाको हकमा)				

Note: Citizenship detail is not mandatory for separated, demised or Citizenship Certificate not obtained family members. Separate declaration to this effect will be required. Please provide detail in separate sheet if required. अश्वच्छा वा मृत्यु भैसकेका वा नागरिकताको प्रमाण पत्र नलिएका परिवार सदस्यको नागरिकता सम्बन्धि विवरण अनिवार्य छैन । यसमा ग्राहकको स्वधोषणा आवश्यक हुनेछ । आवश्यक परेको खण्डमा छुट्टै पृष्ठ प्रयोग गर्नुहोला ।

Profession of Spouse पति/पत्नीको पेशा	<input type="text"/>	Education शिक्षा	<input type="text"/>	Contact No. सम्पर्क नं.	<input type="text"/>
--	----------------------	---------------------	----------------------	----------------------------	----------------------

Correspondence/Present Address पत्राचार गर्ने/हालको ठेगाना			Permanent Address स्थाई ठेगाना (If different from present address हालको ठेगानाबाट फरक भएमा मात्र)		
Post Box पो.ब.नं.	Street/Tole मार्ग/टोल	Municipality न.पा./गा.पा.	House No. घर नं.	Ward No. वडा नं.	District जिल्ला
Province प्रदेश	Phone: (Res.) फोन (आवास)	Country देश	Country देश	Country देश	Country देश
Present Address verifying document हालको ठेगाना पुष्टि हुने कागजात	<input type="checkbox"/> Land Ownership Certificate लाल पूजा	<input type="checkbox"/> Voter's ID card मतदाता परिचय पत्र	<input type="checkbox"/> Land Line/ Electricity/Water bill फोन/ बत्ती/ धाराको बिल	<input type="checkbox"/> Others अन्य	<input type="text"/>

Occupation पेशा	<input type="checkbox"/> Professional व्यवसायिक	<input type="checkbox"/> Gov. Sector सरकारी क्षेत्र	<input type="checkbox"/> Business व्यापार	<input type="checkbox"/> Private Sector निजी क्षेत्र	<input type="checkbox"/> Public Sector पब्लिक क्षेत्र	<input type="checkbox"/> Others (please Specify) अन्य (कृपया खुलाउनुहोस)
-----------------	--	--	--	---	--	---

**For Non Resident/Foreigners गैर आवासीय/ विदेशीको लागि**

Local Contact Person/Organization  Phone No  Address

Visa No.  Visa issue date       Visa Expiry date

**Source of Income आम्दानीको स्रोत**

Own Business आफ्नै व्यापार  Salary पारिश्रमिक  Sale of Assets सम्पत्ती विक्रि  Remittance विप्रेषण  Return on investments लगानीको प्रतिफल  Others (please Specify) अन्य (कृपया खुलाउनुहोस्)

**Detail of related Profession/Business सम्बन्धित पेशा वा व्यवसायको विवरण**

S.No. क्र.सं.	Name of related Employer/Business सम्बन्धीत व्यवसाय/संस्थाको नाम	Address ठेगाना	Position पद	Approx. Yearly Remuneration अनुमानित वार्षिक आम्दानी/पारिश्रमिक
1				
2	Other Income Source (अन्य आयस्रोत)			

Note: Please submit separate sheet if required (आवश्यक भएमा छुट्टै विवरण पेश गर्नुहोला)

**For Students विद्यार्थीका लागि**

S.No. क्र.सं.	Name of College/Institution संस्थाको नाम	Address ठेगाना	Phone No. सम्पर्क नं.

**Anticipated Volume of Transaction अनुमानित वार्षिक कारोबार**

Anticipated Annual Account Transactions (Debit/Credit) NPR अनुमानित वार्षिक खाताको कारोबार (डेबिट/क्रेडिट) ने.रु.

upto 0.1 Million १ लाख सम्म  upto 0.5 Million ५ लाख सम्म  upto 1 Million १० लाख सम्म  upto 5 Million ५० लाख सम्म  Above 5 Million ५० लाख भन्दा माथि

Anticipated Number of Annual Transactions अनुमानित वार्षिक कारोबार संख्या  upto 50 ५० सम्म  upto 100 १०० सम्म  upto 500 ५०० सम्म  Above 500 ५०० भन्दा माथि

**Other Bank Details. अन्य बैंक सम्बन्धी विवरण**

Do you have account with any other Bank? तपाईंको अन्य कुनै बैंकहरूमा खाता छ? Yes  No  If yes Name of Bank छ भने बैंकको नाम

Are you availing Credit Facilities with any other bank? अन्य बैंकहरूबाट कर्जा सुविधा प्राप्त गर्नु भएको छ? Yes  No  If Yes, Please specify छ भने खुलाउनु होला

**Self Declaration व्यक्तिगत स्वघोषणा**

Declaration of Convicted/Non Convicted for Any Crime in Past विगतमा कुनै अपराधमा दण्डित भए / नभएको घोषणा  No नरहेको  Yes रहेको If Yes Please Specify छ भने कृपया खुलाउनुहोस्

Do you hold residential permit of foreign country? के तपाईं संघ विदेशमा बसोबास गर्ने अनुमति छ?  No छैन  Yes छ If Yes Please specify country\* छ भने कृपया देशको विवरण उपलब्ध गराउनुहोस्

\*In case of US citizen Separate declaration form to be filled. संयुक्त राज्य अमेरिकी नागरिकको हकमा छुट्टै विवरण फारम भर्नु पर्ने

**Location Map of Present Residence घर पुग्ने बाटोको नक्सा**

Please draw from the nearest landmark नजिकको मुख्य चोकबाट देखाउनुहोला

↑  
N  
↓

To be filled by the person staying on rent (भाडामा बस्नेले भर्नुपर्ने विवरण)

House Owner's Name: घर धनीको पुरा नाम :

Phone No. फोन नं.

Present Address: हाल बसोबास गर्ने ठेगाना :

I hereby declare that all the information contained in this form and documents supplied herewith are true and correct in all respect. If found otherwise, I will be fully responsible as per the prevailing law. The Bank is authorized to share my information to the parties authorised by the Bank for various banking services or to any entity allowed to collect such information lawfully. The Bank is allowed to contact me on above given details by any means of communication and the Bank will not be responsible for any consequences thereon. I hereby agree to notify the Bank in case of any changes in the details provided. The Bank will not be held responsible for any consequences arising in future in case I failed or delayed to inform the change in the details provided. यस फारममा उल्लेखित विवरण र बैंकमा बुझाइएका कागजातहरू ठिक तथा सार्थक छन्। भुट्टो ठहरीएमा प्रचलित कानून बमोजिम सजाय भन्नु पर्छ। बैंकले मसँग सम्बन्धित जानकारी बैंकद्वारा बैंकका सेवा सुविधाको लागि अधिकार प्रत्यायोजन गरेको तथो पक्ष वा कानुनी रूपमा जानकारी लिन पाउने संस्था वा व्यक्तिलाई दिन सक्नेछ। बैंकले यस फारममा दिइएको विवरण अनुसार मलाई सम्पर्क वा पत्राचार गर्न सक्नेछ र त्यसमा कुनै किसिमको समस्या सृजना भएमा बैंक जबाफदेही हुने छैन। दिइएको विवरणमा कुनै किसिमको परिवर्तन भएमा बैंकलाई तत्काल खबर गर्नुहुनेछ र खबर नदिएको वा दिनमा ढिलाई भएको कारणले भविष्यमा कुनै किसिमको अवस्था सृजना भएमा त्यसको लागी बैंक जिम्मेवार हुने छैन।

Name :  Signature  Right बायाँ  Left बायाँ

नाम :  दस्तखत

**For Bank's use only बैंक प्रयोजनको लागि मात्र**

Checked with PEP/Sanction List  AML Risk Category: Low Risk  Medium Risk  \*High Risk

CIF Open Date  Account Officer

\*Need separate approval to be attached including citizenship copy of unseparated family members.

Form Checked/Customer's Sign. Confirmed/Attested by Date :  Reviewed/Re verified by Date :  Approved by Date :